

खोप आपूर्तिले अनुमति दिएसम्म, UHS ले क्यापसका थप योग्य सदस्यहरूलाई COVID-19 को खोप प्रदान गर्ने

मार्च १ मा विस्कन्सिन राज्यमा थप मान्छेहरू COVID-19 को खोप पाउन योग्य भए। University Health Services ले क्याम्पस समुदायका योग्य सदस्यहरूलाई खोपको आपूर्तिले अनुमति दिएसम्म सकेसम्म चाँडो खोपहरू प्रदान गर्दैछ। UHS ले तपाईंको खोपको समय उपलब्ध भएपछि तपाईंलाई ईमेल पठाउनेछ – कृपया आफ्नो wisc.edu ईमेल हेर्ने गर्नुहोला।

राज्यबाट योग्यता पाएका कसैले पनि आफ्नो स्वास्थ्य सेवा प्रदायक वा समुदायमा अन्य खोप प्रदायकहरू मार्फत खोप लगाउने समय पनि बनाउन सक्दछन्।

Wisconsin Department of Health Services, को अनुसार, नयाँ योग्य समूहमा यी व्यक्तिहरू समावेश छन्:

- शिक्षामा काम गर्ने कर्मचारीहरू, जस्तै चाइल्डकेयर र विद्यार्थीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका उच्च शिक्षाका संकाय र कर्मचारी;
- खाद्यान्न आपूर्तिका कर्मचारीहरू;
- केही उपयोगिता र सञ्चार पूर्वाधारका कर्मचारीहरू;
- सार्वजनिक ट्रान्जिटका कर्मचारीहरू, र
- गैर-अग्रणी स्वास्थ्य सेवाका अत्यावश्यक कर्मचारीहरू।

UW–Madison मा अहिले खोपहरू भन्दा योग्यता पाएका धेरै व्यक्तिहरू छन्। UHS ले प्रत्येक हप्ता राज्यबाट खोपहरूको मात्रा पाउँदछ, जसले क्याम्पसले कति खोप प्रदान सक्छ भन्ने निर्धारण गर्दछ।

किनकि UHS ले योग्य सबैलाई तुरुन्त खोप दिन पर्याप्त खोप पाएको छैन, क्याम्पसले राज्यले प्रदान गरेको COVID-19 को सम्पर्कमा आउन सक्ने जोखिमको प्राथमिकता मार्गदर्शनहरूको प्रयोग गरिरहेको छ।

यस हप्ता, UHS ले यी व्यक्तिहरूलाई खोप प्रदान गर्न सक्दछ:

- हालमा व्यक्तिगत-रूपको निर्देशनमा संलग्न ४५ वर्ष वा माथि उमेरका संकाय, कर्मचारी र प्रशिक्षण सहायकहरू;
- ४५ वर्ष वा माथि उमेरका आवास र भोजन कर्मचारी;
- सबै चाइल्डकेयर र कस्टोडियल कर्मचारीहरू

K-12 प्रशिक्षणमा भाग लिने विद्यार्थी शिक्षकहरूलाई Public Health Madison and Dane County ले खोप दिँदैछ।

UHS ले पहिले नै योग्य भएका व्यक्तिहरूलाई खोप प्रदान गर्न जारी राख्दैछ, जसमा प्रत्यक्ष बिरामी हेरचाहमा सेवा गर्ने, भाइरस वा भाइरसको नमूनाको प्रत्यक्ष जोखिममा भएकाहरू, र ६५ वर्ष वा बढी उमेरका क्याम्पसका सक्रिय सदस्यहरूलाई समावेश गर्दछ। जनवरीको शुरूवात देखि, UHS ले Pfizer-BioNTech र Moderna का लगभग १०,००० खोपहरू कर्मचारी र विद्यार्थीहरूलाई प्रदान गरिसकेको छ।

आगामी महिनामा खोपको आपूर्ति बढ्न सक्नेछ, र UHS ले मे महिनाको अन्तमा सबै योग्य संकाय र कर्मचारीहरूलाई खोप प्रदान गर्ने अपेक्षा गर्दछ। सबै विद्यार्थीहरूले शरद सेमेस्टरको शुरूवातसम्ममा खोप पाउने गर्न अपेक्षा गरिएको छ।

"हामी पाखुराहरूमा सकेसम्म चाँडो खोप लगाइदिन चाहन्छौं," UHS का सञ्चालन निर्देशक Carol Griggs भन्छन् ।
"हामीलाई थाहा छ क्याम्पसमा धेरै मान्छेहरू खोप लगाउन उत्सुक छन् र थप खोपहरू उपलब्ध नभएसम्म हामी धैर्यताको अनुरोध गर्दछौं ।"

UHS, मानव संसाधनको कार्यालय र अरूले क्याम्पसका योग्य सदस्यहरूको पहिचान गर्न प्रोभोस्टको कार्यालय र स्कूल र कलेजहरूको साथ काम गरेका छन् । UHS ले व्यक्तिगत आधारमा योग्यताको मूल्याङ्कन पनि गरेको छ ।

यदि तपाईंले खोप लगाउने समयको लागि ईमेल पाउनुभएको छैन भने यो सम्भव छ कि विश्वविद्यालयले अझै तपाईंको जनसङ्ख्यालाई प्रदान गर्न पर्याप्त खोप पाएको छैन । त्यहीपनि UHS लाई पठाइएको जिज्ञासाहरूको समीक्षा गरिनेछ । कृपया धैर्य गर्नुहोस् किनकि थोरै कर्मचारीले उच्च मात्राको ईमेलको समीक्षा गर्दैछन् ।

दुबै Pfizer-BioNTech र Moderna खोपहरूले प्रदान गर्ने पूर्ण सुरक्षाको लागि दुईवटा डोज आवश्यक छ । Johnson and Johnson को तेस्रो खोप एउटा डोजको खोप हो । ती तीनवटा खोपहरू Emergency Use Authorization by the U.S. Food and Drug Administration द्वारा आपतकालीन प्रयोग प्राधिकरणलाई प्रदान गरिएको छ, जुन विशेष विश्वव्यापी महामारीको बेलामा सुरक्षित र प्रभावकारी उपचारको प्रयोगको लागि अनुमति दिने एउटा विशेष पदनाम हो ।

हालका COVID-19 खोपहरू डिसेम्बर २०२० देखि लाखौं अमेरिकीहरूलाई प्रदान गरिएको छ र खोप लगाएका व्यक्तिहरूलाई COVID-19 सङ्क्रमणबाट बचाउन, वा गम्भीर रोगको विकासबाट बचाउन [एकदम सुरक्षित](#) र [एकदम प्रभावकारी](#) छ । केही व्यक्तिहरूलाई खोप लगाएपछि पनि रोग लाग्न सक्छ तर अस्पतालमा भर्ना हुन सक्ने सम्भावना धेरै कम हुन्छ । प्रारम्भिक प्रमाणहरूले देखाउँदछन् कि खोपहरूले [COVID-19 को मृत्युको दर पनि एकदमै घटाएको छ](#) ।

“हामी अवसर पाउने सबैजनालाई खोप लगाउनको लागि प्रोत्साहित गर्दछौं,” UHS का संयुक्त उपकुलपति र कार्यकारी निर्देशक, Jake Baggott भन्दछन् । “यदि यो खोप तपाईंको लागि उपयुक्त छ कि छैन भनेर तपाईं अनिश्चित हुनुहुन्छ भने, तपाईंको सुपरभाईजर, तपाईंको विभागीय अशक्तता प्रतिनिधि, वा खोप लगाएका भरोसायोग्य सहकर्मीसँग कुरा गर्नुहोस् । COVID-19 को खोप लगाउनु भनेको आफैलाई र तपाईंको आफ्ना मान्छेहरूलाई रोगबाट बचाउने उत्तम तरिका हो ।”

COVID-19 को खोप हाल UW–Madison का विद्यार्थी वा कर्मचारीहरूका लागि आवश्यक छैन, त्यहीपनि कर्मचारीहरूले कामको समयमा खोप लगाउने समय बनाउन सक्नेछन् । UHS ले समय मिलाएका क्लिनिक समय र दोस्रो र तेस्रो शिफ्ट कर्मचारीहरूलाई थप समर्थन प्रदान गर्दैछ । एक पटक तपाईंलाई खोप लगाउनका लागि आमन्त्रित गरियो भने तपाईंले यदि तुरुन्तै खोप लगाउने समय बनाउनु भएन पनि आफ्नो अवसर गुमाउनु हुने छैन ।

अरू सामान्य प्रश्नहरूको उत्तरहरू:

विद्यार्थीसँग प्रत्यक्ष सम्पर्क हुनु भनेको के हो ?

विश्वविद्यालयमा काम गर्ने कोही पनि जो विद्यार्थीहरूसँग काम गर्दछन् यीनले प्रत्यक्ष विद्यार्थीसँगको सम्पर्कमा आउनुको परिभाषा पूरा गर्दछन् । यसमा क्याम्पस कर्तव्यहरू पूरा गरिरहेका विद्यार्थीहरूसँग काम गरिरहेका विद्यार्थीहरू र कर्मचारीहरू सुपरभाईज गर्ने प्रशिक्षकदेखि अनुसन्धानकर्ताहरू समावेश छन् । किनकि खोप आपूर्ति सीमित छ, UHS ले हाल विद्यार्थीहरूसँग व्यक्तिगत रूपमा काम गरिरहेका व्यक्तिहरूलाई खोप प्रदान गर्न शुरू गर्दैछ । विद्यार्थीहरूसँग काम गर्ने

कर्मचारीहरू जो हालमा घरेबाट आफ्नो कर्तव्यहरू पूरा गरिरहेका छन्, उनीहरूलाई पछिको मितिमा खोप प्रदान गरिनेछ, वा उनीहरूले स्वास्थ्य सेवा प्रदायक मार्फत वा समुदायमा फार्मोसी मार्फत खोप लगाउन सक्दछन् ।

मैले क्याम्पस बाहिर नै खोप लगाएँ । मैले UHS लाई कसरी खबर गर्न सक्दछु ?

क्याम्पस बाहिर नै खोप लगाएका व्यक्तिहरू जसले UHS मा आफूले खोप लगाएको कुरा सुनिश्चित गर्न चाहन्छन् भने उनीहरूले दुईवटा डोजको खोप (Pfizer वा Moderna) वा एउटा डोजको खोप (Johnson and Johnson) पाएपछि तलका कदमहरू चाल्नुपर्नेछ:

- Wisconsin Immunization Registry मा तपाईंको खोपको रेकर्ड पत्ता लगाउनुहोस्, <https://www.dhfs.wisconsin.gov/pr/clientSearch.do?language=en>, वा आफ्नो राज्यमा पाउनु भएको खोपहरू vaccine registry मा पत्ता लगाउनुहोस्: <https://www.cdc.gov/vaccines/programs/iis/contacts-locate-records.html>
- "Print" थिच्नुहोस् र तपाईंको रेकर्ड PDF को रूपमा साँच्नुहोस् ।
- MyUHS मा लग-ईन गर्नुहोस्: https://myuhs.uhs.wisc.edu/login_dualauthentication.aspx
- पृष्ठको तल बायाँ तिर, "Immunization Upload" मा थिच्नुहोस् ।
- तपाईंको खोपको रेकर्ड अपलोड गर्नुहोस्

यसलाई पाँच व्यवसायिक दिन लाग्न सक्दछ रेकर्ड तपाईंको MyUHS खातामा देखिन्छ ।

UHS ले मार्च ४ मा एक रेकर्ड खोपको टाउन हल आयोजना गर्नुो । उपशीर्षकहरू पनि उपलब्ध छन्: go.wisc.edu/vaccinechat । दोस्रो टाउन हल मार्च १८ मा हुनेछ, दिउँसो १२ बजे देखि १ बजे सम्म: go.wisc.edu/campusvaccinechat

COVID-19 को अझै धेरै प्रश्नहरूको जवाफहरूका लागि, यो वेबसाईट हेर्नुहोला: <https://news.wisc.edu/tag/covid-questions/>

UW–Madison को COVID-19 प्रतिको प्रतिक्रिया बारेमा थप जानकारी को लागि, खोज्न मिल्ने FAQ डाटाबेस सहित, यहाँ हेर्नुहोला: <https://covidresponse.wisc.edu/>

खोपहरूको बारेमा थप जानकारीको लागि, COVID-19, वा University Health Services सम्पर्क गर्न, यहाँ जानुहोला: <https://covidresponse.wisc.edu/covid-19-vaccine-information/>